



लोक सेवा आयोग  
**सूचना-पत्र**  
**BULLETIN**

साप्ताहिक  
(बुधवार प्रकाशित हुने)

वर्ष ३८  
YEAR 38

२०७८ जेठ २६ गते  
9 JUNE 2021

अंक ४४  
NO. 44

**विषयसूची**

१. पदपूर्ति विवरण पठाउने सम्बन्धी सूचना

पृष्ठ

२

**केन्द्रीय कार्यालय, अनामनगर**  
**परीक्षा सञ्चालन शाखा (सुरक्षा निकाय तथा संगठित संस्था)**  
**पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउने सम्बन्धी सूचना**

सूचना नं. २८२/०७७-७८

नेपालको संविधानको धारा २४३ को उपधारा (२) बमोजिम संगठित संस्थाका रिक्त पदमा पदपूर्तिको लागि आयोगबाट लिखित परीक्षाहरू सञ्चालन हुँदै आइरहेको छ । संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम सम्बद्ध निकायका कर्मचारी सेवा शर्त सम्बन्धी नियम, विनियमहरू परिमार्जन गर्न सबै संगठित संस्थाहरूलाई यसपूर्व नै सूचित गरिसकिएको छ ।

आगामी आ.व. ०७८/०७९ मा पदपूर्ति गर्नुपर्ने संगठित संस्थाहरूले पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण तथा समय तालिका समेत उल्लेख गरी यही मिति २०७८/३/१५ भित्र सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा (परीक्षा संचालन शाखा) मा आइपुग्ने गरी वा उपलब्ध गराइदिनुहुन र सो मितिभित्र विवरण उपलब्ध नभएमा संगठित संस्थाहरूको पदपूर्ति कार्यक्रम आयोगको वार्षिक कार्यतालिकामा समावेश गर्न असहज हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । उक्त विवरण gulmelinpg@gmail.com वा rajusatyal@gmail.com मा समेत पठाउन सकिनेछ । यो विवरण कार्यतालिकामा समावेश गर्ने प्रयोजनको लागि भएकोले पदपूर्तिको लागि तोकिएको समयावधिमा प्रतिशत निर्धारण सहितको विस्तृत विवरण पठाउनु पर्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।

पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउने फारामको ढाँचा आयोगको वेबसाइट [www.psc.gov.np](http://www.psc.gov.np) मा राखिएको छ । यस सम्बन्धमा थप बुझ्नुपर्ने भएमा आयोगको फोन नं. ०१४७७९३२० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

प्रकाशक: लोक सेवा आयोग, सूचना तथा प्रकाशन शाखा

ई-मेल: [info@psc.gov.np](mailto:info@psc.gov.np) वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np)

टेलिफोन नं.: ०१-४७७९३५५, फ्याक्स नं. : ०१-४७७९४९० पोष्ट बक्स नं.: ८९७९, काठमाडौं

२०७८/२/२६ बुधबार